

बारबर्दिया नगरपालिका
नगर कार्यपालिकाको कार्यालय
जयनगर, बर्दिया
लुम्बिनी प्रदेश, नेपाल

पुनः दोस्रो पटक प्रकाशित मिति: २०७८/०७/०५

छात्रवृत्ति सम्बन्धी सूचना।

यस बारबर्दिया नगरपालिकाको आ.ब.२०७८/०७९ वार्षिक कार्यक्रम जनतासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयन गर्नका लागि बनाईको छात्रवृत्ति सम्बन्धी कार्यविधि बमोजिम यस बारबर्दिया नगरपालिकामा स्थायी बसोबास गर्ने उच्च शिक्षामा प्राविधिक तथा साधारण शिक्षा अध्ययन गर्न तपसिल बमोजिमको योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र तोकिएको ढाँचामा बारबर्दिया नगरपालिकामा निवेदन दिनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ। साथै निर्धारित समय भन्दा पछि निवेदन पर्न आएमा उक्त निवेदन उपर कुनै कारबाही हुने छैन।

तपशिल:

१. प्राविधिक उच्च शिक्षातर्फ निर्धारण गरेका कोटा संख्या

- (क) MBBS १(एक)
- (ख) Engineering १(एक)
- (ग) Charter Accountant १(एक)

२. साधारण उच्च शिक्षातर्फ

- (क) मुक्तकमैया (७), मुक्त कमलरी(१०), आर्थिक रूपले विपन्न जेहेन्दार(१४), विपन्न दलित(७), सिमान्तकृत र लोपोन्मुख (२) सहिद वेपत्ता तथा घाईते परिवारका सन्तति (१०)

३. आवश्यक न्यूनतम शर्त तथा योग्यताका कागजातहरु

- (क) SLC/SEE पास गर्दाका बखतबाट बारबर्दिया नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने।
- (ख) सामुदायिक विद्यालयबाट एस.एल.सी/एस.ई.ई उत्तीर्ण गरेको हुनुपर्ने।
- (ग) प्राविधिक शिक्षातर्फ प्रवेश परीक्षा उत्तीर्ण गरेको Merit List को प्रतिलिपि।
- (घ) शैक्षिक योग्यताका प्रमाणित प्रतिलिपि।
- (ङ) नागरिकताको प्रमाणपत्र।
- (च) लक्षित वर्गका व्यक्तिहरुले सो वर्गमा पर्ने आधिकारिक सिफारिस पत्र।
- (छ) आर्थिक विपन्नताको हकमा सम्बन्धित वडाको सिफारिस पत्र।
- (ज) अध्ययन गर्ने संस्थाको सिफारिस पत्र।
- (झ) साधारण शिक्षातर्फ सरकारी क्याम्पसमा अध्ययन गरेको हुनुपर्ने।
- (ञ) जनतासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयन गर्नका लागि बनाईको छात्रवृत्ति सम्बन्धी कार्यविधि को अनुसूची (१) सहित व्यक्तिगत विवरण पेश गर्नुपर्ने।

नोटः अन्य शर्त तथा व्यवस्था कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ।

प्रमुख प्रशासकिय अधिकृत